



## गोसाईकुण्ड गाउँपालिका रसुवा

### स्थानीय राजपत्र

खण्ड:-८

संख्या:-२

मिति:-२०८१/०४/०१

### भाग - १

#### गोसाईकुण्ड गाउँपालिकाको विनियोजन विधियेक, २०८१

गोसाईकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८१/८१ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०८१/०३/१०

**प्रस्तावना:** गोसाईकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम गोसाईकुण्ड गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “गोसाईकुण्ड गाउँपालिकाको विनियोजन ऐन, २०८१” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

**२. आर्थिक वर्ष २०८१/०८२ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०८१/०८२ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ४५,३०,४१,३४६.२९ ( अक्षरूपी पैतालिस करोड तिस लाख एकचालिस हजार तीन सय छयालिस पैसा उनन्तीस मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

**३. विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८१/०८२ को निमित्त गोसाईकुण्ड गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने छैन ।

तर चालु तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम रकमान्तर गर्नु परेमा गाउँसभाको स्वीकृति लिनु पर्नेछ । तर पुँजीगत खर्च शीर्षकबाट चालु शीर्षकमा रकमान्तर गर्न सकिने छैन ।

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

रु. हजारमा

| क्र.स. | अनुदान संख्या | शीर्षकको नाम                 | चालुगत खर्च | पूँजीगत खर्च | वित्तीय व्यवस्था | जम्मा  |
|--------|---------------|------------------------------|-------------|--------------|------------------|--------|
| १      | २             | ३                            | ४           | ५            | ६                | ७      |
| १      | ०             | गाउँपालिका                   | १४५२८२      | १३५५१२       | ०                | २८०७९४ |
| २      | ०             | संघ सशर्त                    | ११२८२३      | ११०००        | ०                | १२३८२३ |
| ३      | ०             | संघ समपुरक                   | ०           | ०            | ०                | ०      |
| ४      | ०             | संघ विशेष                    | ०           | ५०००         | ०                | ५०००   |
| ४      | ०             | प्रदेश सशर्त                 | २९२४        | १२५००        | ०                | १५४२४  |
| ५      | ०             | प्रदेश समपुरक                | ०           | २००००        | ००               | २००००  |
| ६      | ०             | प्रदेश विशेष<br>अनुदान       | ०           | ८०००         | ०                | ८०००   |
| ७      | ०             | ऋणको साँवा<br>व्याज भुक्तानी | ०           | ०            | ०                | ०      |
| ८      | ०             | लगानी<br>(शेयर/ऋण)           | ०           | ०            | ०                | ०      |
|        |               | जम्मा                        | २६१०२९      | १९२०१२       |                  | ४५३०४१ |